

पैयू गाउँपालिकाको विपद् पीडित राहत वितरण सम्बन्धि मापदण्ड, २०७८

पैयू गाउँपालिकामा विपद् जोखिम न्यूनकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ को १८ को उपदफा (२) बमोजिम गाउँ कार्यपालिकाले यो मापदण्ड बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस मापदण्डको नाम पैयू गाउँपालिकाको विपद् पीडित राहत सम्बन्धी मापदण्ड २०७८ रहेको छ ।

२. यो मापदण्ड गाउँकार्यपालिकाबाट स्वीकृत भएको मिति देखि लागू हुनेछ ।

३. राहत सम्बन्धी व्यवस्था

१. मानविय क्षति तथा उद्धार राहत सम्बन्धी-

क. विपद्को घटनामा परि कुनै परिवारमा १ जनाको मृत्युभएमा रु. १ लाखका दरले सोही परिवारमा अन्य ब्यक्तिको समेत मृत्यु भएमा प्रतिब्यक्ति थप रु ५० हजारका दरले राहत उपलब्ध गराउने । तर एकाघरका परिवारका सबै सदस्यको मृत्यु भई एका संगोलको कुनै पनि ब्यक्ति जीवित नरहेमा त्यस्तो परिवारलाई यो दफा बमोजिम राहत प्रदान गरिने छैन । खण्ड क मा माथि जेसुकै लेखिएको भएता पनि एका संगोलको कुनै पनि ब्यक्ति जिवित नरहेमा मृत्यु संकारका लागि रु. २५ हजार उपलब्ध गराइने छ ।

ख. विपद्बाट घर, बहाल, आवास नष्टभएका वा खाद्यन्न बाली तथा जग्गा जमिन वा पसल ब्यवसाय समेत नोक्सानी भइ तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रति परिवार ५ जना सम्म सदस्य भएको परिवार भए रु १५ हजार र ५ जना भन्दा बढी सदस्य भएको परिवार भए रु २० हजारका दरले नगद सहायता प्रदान गरिनेछ । सम्भव भए सम्म यस्तो सहायता तत्काल घटनास्थलमा उपलब्ध गराइने ।

ग. विपद्बाट प्रभावित ब्यक्तिलाई अस्थायी आश्रय स्थलमा राख्नु पर्ने अवस्था आएमा आवास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइका लागि त्रिपाल / टेन्ट, दाल, चामल, तेल, नून, जस्ता जिन्सी / राहत सामाग्री तत्काल उपलब्ध गराउने ।

घ. महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता सम्बोधनका लागि विशेष राहत प्याकेज प्रदान गर्ने ।

२. भौतिक संरचना क्षति तथा राहत

- क. आर.सि.सि. घर पूर्ण क्षति रु. ७५ हजार
- ख. कच्ची घर पूर्ण क्षति रु. ५० हजार
- ग. आरसि सि घर आंशिक क्षति रु. ४० हजार
- घ. कच्ची घर आंशिक क्षति रु ३० हजार
- ङ. आर सि सि घर सामान्य क्षति १५ हजार
- च. कच्ची घर आंशिक क्षति रु १० हजार
- छ. पक्की गोठ पूर्ण क्षति रु २५ हजार
- ज. कच्ची गोठ पूर्ण क्षति १० हजार
- झ. पक्की गोठ आंशिक क्षति १० हजार
- ञ. कच्ची गोठ आंशिक क्षति ५ हजार

३. पशुपंक्षी तथा चौपाय क्षति र राहत

- क. भैसी/रागा मृत्यु भएमा प्रति गोटा रु. १० हजार
- ख. गाइ गोरु मृत्यु भएमा प्रति गोटा रु ५ हजार
- ग. घोडा/ खच्चर मृत्यु भएमा प्रति गोटा रु. ५ हजार
- घ. भेडा / बाख्रा मृत्यु भएमा प्रतिगोटा रु २ हजार
- ङ. सुंगुर बंगुर मृत्यु भएमा प्रतिगोटा रु ३ हजार
- च. कुखुरा/ हास मृत्यु भएमा प्रतिगोटा रु ३ सय सम्म

४. अन्नबाली

- क. विपद्बाट अन्नबालीको क्षति भएमा प्राविधिक प्रतिवेदनको आधारमा कुल क्षतिको २५ प्रतिशत सम्म हुन आउने रकम राहत स्वरूप उपलब्ध गराउने ।

५. राहत रकम उपलब्ध गराउने प्रक्रिया

क. दफा (३) को उपदफा (२) बमोजिमको क्षति अनुसार राहात प्राप्त गर्नका लागि विपद्को घटना भएको १० दिन भित्र र उपदफा (३) बमोजिमको क्षति अनुसार राहात प्राप्त गर्न विपद्को घटना भएको ५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा पीडित निवेदन दिइसक्नु पर्ने छ । सोको जानकारी सम्बन्धित वडा कार्यालयले विपद्को घटना भएको २ दिन भित्रै गाउँपालिकामा लिखित वा मौखिक जानकारी गराईसक्नु पर्ने छ । र उक्त विपद्को घटनाको जानकारी प्राप्त भए पश्चात गाउँपालिकाले सम्भव भए सम्म तत्कालै र तत्कालै सम्भव नभए २ दिन भित्र प्राविधिक कर्मचारी खटाइ क्षतिको मुल्याङ्कन गर्नु पर्ने छ ।

ख. खण्ड (क) बमोजिमको विवरण यकिन गर्न स्थानीय प्रहरी सर्जिमिन मुचुल्का अनिवार्य समावेश भएको हुनु पर्नेछ ।

ग. गाउँपालिकाबाट राहत रकम उपलब्ध गराउँदा सम्बन्धित वडाको सिफारिस अनिवार्य समावेश भएको हुनु पर्नेछ ।

माथि जुनसुकै कुरा उल्लेख भएता पनि विपद् घटनाको सम्बन्धमा प्रहरी सर्जिमिन मुचुल्का प्राप्त हुन ढिलाई भएमा रु. १० हजार सम्म राहत प्राप्त गर्ने विपद् पीडितलाई निजले पेश गरेको निवेदन र सम्बन्धित वडा कार्यालयबाट क्षतिको अवस्था हेरि/बुझी सिफारिस भइआएमा गाउँपालिकाले आफ्नो प्राविधिकबाट निरिक्षण गराइ गाउँपालिका अध्यक्षको तोकादेश मार्फत राहत उपलब्ध गराउन बाधा पर्ने छैन ।

६. विपद्बाट सरकारी/सार्वजनिक निर्माण, जग्गाजमिन, महामारीबाट भएको क्षतिमा विशेष निर्णय गर्नु पर्ने अवस्था आएमा कार्यपालिकाबाट निर्णयभए अनुसार हुने ।